



गण्डकी प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
प्रादेशिक स्वास्थ्य निर्देशनालय  
प्रदेश आयुर्वेद चिकित्सालय, वेनी, म्याग्दी

पत्र सं: ०८१/०८२

फोन नं: ०६९-५२०२७३

मिति: २०८२।०९।०२

सुचनाको हक सम्बन्धी एन् २०६४को दफा ५(३) र नियमावली २०६५ को नियम ३ बमोजिम प्रकाशित विवरण  
आ.व २०८१/०८२

२०८१/०९/०१ देखि २०८१/१२/३१ गते सम्मको स्वतः प्रकासन  
(२०८१/८२ तेस्रो त्रैमासिक)

### १ कार्यालयको स्वरूप र प्रकृति

वि.स २०५५ सालमा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दी, हाल गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेर म्याग्दी जिल्लाको वेनी न.पा ८ स्थित कालीपुलबाट सेवा सुविधा प्रदान गर्दै आएको छ। यस कार्यालय मातहतमा रहेका ३ नागरिक आरोग्य सेवा केन्द्रहरू क्रमशः मालिका गा.पा, मंगला गा.पा र धौलागिरी गा.पा मा स्थापना भएर सेवा प्रदान गर्दै आएका छन्। गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदको मिति २०८१।०९।०९ को निर्णयबाट यस कार्यालयको नाम “प्रदेश आयुर्वेद चिकित्सालय, वेनी म्याग्दी” कायम भएको छ।

### २: कार्यालयको काम, कर्तव्य र अधिकार :

- नेपाल सरकारद्वारा संचालित आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरू संचालन गर्ने .
- म्याग्दी जिल्ला भित्र संचालन अनुमति लिई संचालित आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको अनुगमन , निरीक्षण तथा आवश्यक मार्गनिर्देशन गर्ने] .
- अन्य प्रशासनिक कार्यहरू गर्ने
- चिकित्सालयमा आएका विरामीको स्वास्थ्य परिक्षण , आवश्यक परामर्श, तथा औषधी वितरण गर्ने .

### ३. १ कर्मचारी दरबन्दी तेरिज र पदपूर्ति विवरण

क्र.स	पद	सेवा	समूह	श्रेणी/तह	दरबन्दी	पदपूर्ति	रिक्त	कैफियत
१.	आयुर्वेद चिकित्सक	स्वास्थ्य	आयुर्वेद	आठौँ	१	१	०	
२.	कविराज	स्वास्थ्य	आयुर्वेद	पाचौँ/छैठौँ /सातौँ	१	१	०	
३.	वैद्य	स्वास्थ्य	आयुर्वेद	चौथो/पाचौँ/छैठौँ	२	२	०	
४.	सह.लेखापाल	प्रशासन	लेखा	चौथो/पाचौँ	१	०	१	
५.	कार्यालय सहयोगी	प्रशासन	प्रशासन	श्रेणी विहिन	२	२	०	

### ख. कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण :

क्र.स	पद	श्रेणी	कर्मचारी	जिम्मेवारी	कैफियत
=					
१	आयुर्वेद चिकित्सक	आठौँ	डा.कमलराज अधिकारी	कार्यालय प्रमुख / गुनासो सुन्ने अधिकारी	



गण्डकी प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
प्रादेशिक स्वास्थ्य निर्देशनालय  
प्रदेश आयुर्वेद चिकित्सालय, वेनी, म्याग्दी

पत्र सं: ०८१/०८२

फोन नं: ०६९-५२०२७३

२.	कविराज निरीक्षक	छैठौं	श्री दामोदर शर्मा	सूचना अधिकारी/प्रशासन	
३.	वैद्य निरीक्षक	छैठौं	श्री प्रेम प्रसाद गौतम	स्टोर/तथ्यांक	
४.	वरिष्ठ वैद्य	पाँचौं	श्री राम प्रसाद रेग्मी	औषधी वितरण/ओ.पी.डी	
५.	कार्यालय सहयोगी	श्रेणी विहिन	श्री मनविर मगर	कार्यालय सहयोगी	
६.	कार्यालय सहयोगी	श्रेणी विहिन	श्री लक्ष्मी घिमिरे	कार्यालय सहयोगी	
७.	ल्याब टेक्नीसियन	पाँचौं	श्री रजनी वि.क	करार कार्यक्रम	०८२ असार मसान्त सम्म
८.	अ.न.मी	चौथो	श्री पार्वती आचार्य	करार कार्यक्रम	०८२ असार मसान्त सम्म
९.	अभ्यङ्कर्ता		श्री रजनी कुमारी साँपकोटा पौडेल	करार कार्यक्रम	०८२ असार मसान्त सम्म
१०.	अभ्यङ्कर्ता		श्री शिशिर बानिया	करार कार्यक्रम	०८२ असार मसान्त सम्म
११.	अभियानकर्ता	चौथो	श्री सागर खड्का	नागरिक आरोग्य केन्द्र मंगला (करार)	०८२ असार मसान्त सम्म
१२.	अभियानकर्ता	चौथो	श्री लक्ष्मी कार्की	नागरिक आरोग्य केन्द्र मालिका (करार)	०८२ असार मसान्त सम्म
१३.	अभियानकर्ता	चौथो	श्री नर ब.थापा	नागरिक आरोग्य केन्द्र धौलागीरी (करार)	०८२ असार मसान्त सम्म

ग) आयुर्वेद चिकित्सकको कार्य विवरण..

- माथिल्लो निकायको निर्देशन तथा नियन्त्रणमा रही आफ्नो केन्द्रको प्राविधिक, प्रशासनिक र आर्थिक कारोवार सुचारु रूपले सञ्चालन गर्ने ।
- विरामीहरूको स्वास्थ्य परिक्षण, निदान, उपचार आदि चिकित्सा सम्बन्धि प्रवर्धनात्मक, प्रतिरोधात्मक, उपचारात्मक सेवाहरू प्रदान गर्ने ।
- आफ्नो मातहतका आयुर्वेद औषधालयहरूको निरीक्षण, कार्य मूल्यांकन तथा अधिकार प्रत्यायोजन भए अनुरूप प्रशासनिक तथा प्राविधिक रेखदेख तथा आवश्यक निर्देशन दिने ।
- प्रत्योजित अधिकार बमोजिम आफ्नो केन्द्र, अन्तगतका अधिनस्थ कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन फारम भरी/ भर्न लगाई सुपरीवेक्षण गरी नियमानुसार तालुक कार्यालयमा पठाउने ।
- माथिल्लो निकायमा सम्पर्क तथा समन्वय कायम गरी आवश्यक सहयोग गर्ने ।
- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आएका तथा उपचार सेवा पुर्याईएका विरामीहरूको तथ्यांक लगायतका अन्य विवरणहरू माथिल्लो निकायमा पठाउने ।
- जिल्ला स्थित अन्य सरकारी/गैरसरकारी स्वास्थ्य संस्थासँग सम्पर्क, समन्वय कायम गरी प्रतिकारात्मक, प्रवर्धनात्मक तथा उपचारात्मक सेवालाई स्तरीय तथा सर्वसुलभ बनाउन सहयोग गर्ने ।



गण्डकी प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
प्रादेशिक स्वास्थ्य निर्देशनालय  
प्रदेश आयुर्वेद चिकित्सालय, वेनी, म्याग्दी

पत्र सं: ०८१/०८२

फोन नं: ०६९-५२०२७३

- प्रत्यायोजित अधिकार अनुसार विनियोजित अख्तियारी अनुसारको रकम जिल्लाको को.ले.नि.का. मार्फत निकास गराई नियमानुसार खर्च गर्ने ।
  - आर्थिक श्रेस्ता सम्बन्धित जिल्लाको को.ले.नि.का.बाट आ.ले.प. र अन्तिम लेखापरीक्षण म.ले.प.बाट गराई आर्थिक विवरण माथिल्लो निकायमा पठाउने ।
  - भौतिक साधनहरूको स्याहार, सम्भार, मर्मत तथा संरक्षणको व्यवस्था मिलाउने ।
  - आफ्नो कार्यालयहरूको कार्य प्रगति प्रतिवेदन तयार गरी माथिल्लो निकायमा पठाउने ।
  - आवश्यकतानुसार स्वास्थ्य सम्बन्धि विषयमा हुने सभा, गोष्ठी तथा सेमिनारमा भाग लिने ।
  - मातहत कर्मचारीहरूको काममा मार्गदर्शक बनी कर्मचारीहरूलाई सुपरिवेक्षण र आवश्यकतानुसार निर्देशन र नियन्त्रण समेत गर्ने ।
  - मातहत कर्मचारीको विदा सिफारिश गर्ने वा प्रत्यायोजित अधिकार बमोजिम कर्मचारीहरूको नियमानुसार विदा स्वीकृत गर्ने ।
  - अन्य शाखा प्रमुखहरूसँग समन्वय गरि कार्य सम्पादन गर्ने ।
  - प्रत्यायोजित अधिकार बमोजिम अधीनस्थ कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकन तयार गर्ने र प्रोत्साहन, पुरस्कार, सरुवा, काज, स्तरवृद्धि तथा अन्य आवश्यक कारवाही गर्ने वा गर्न सिफारिस सहित सुपरिवेक्षकमा पेश गर्ने ।
  - जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आफ्नो तथा मातहतका कार्यालयहरूको कम्तीमा वर्षमा १ पटक जिन्सी निरीक्षण गरी गराई प्रतिवेदन पठाउन
  - स्वास्थ्य प्रवर्धन कार्यक्रममा समन्वय गर्ने ।
  - पूर्वकर्म (स्नेहन-स्वेदन), पञ्चकर्म तथा अन्य कर्म (शिरोधारा, वस्ति, नस्य, पिचु.....) क्षारसूत्र, आदि कार्य सम्पादन गर्ने ।
  - कार्यालय परिसरमा जडिवुटी उद्यानको विकास गर्ने ।
  - यस पदले निर्दिष्ट गरिएका र परि आएका अन्य कार्यहरू गर्ने गराउन
- घ. कविराज/कविराज निरीक्षक/बरिष्ठ कविराज निरीक्षक (५/६/७) को कार्य विवरण**
- आयुर्वेद चिकित्सकको प्रत्यक्ष निर्देशन, सुपरिवेक्षण तथा नियन्त्रणमा रही आयुर्वेद पद्धति अनुसार विरामीहरूको चिकित्सा, औषधी निर्माण साथै कार्यालयको आर्थिक, प्राविधिक तथा प्रशासनिक कामको सहयोग गर्ने बहन गर्ने ।
  - जनसमुदायमा प्रवर्धनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक सेवाको प्रचार प्रसार सद्वृत्त, आचार तथा आहार रसायन, नैतिक शिक्षा जस्ता व्यवहार परिवर्तन सम्बन्धि स्वास्थ्य शिक्षा प्रदान गर्ने र व्यवहारमा प्रयोगमा ल्याई स्वस्थ जीवनशैली प्रवर्धन गर्ने ।
  - प्राप्त बजेट अनुसार विकास तथा साधारण तर्फका कार्यक्रमहरू सञ्चालन गर्ने ।
  - उपचारार्थ आएका तथा उपचार सेवा पुर्याएका विरामीहरूको साथै अन्य अभिलेख, तथ्यांक तथा विवरणहरू आवधिक रूपमा भरी माथिल्लो निकायमा पठाउने ।
  - जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको जग्गामा जडिवुटी लगाउने व्यवस्था मिलाउने ।
  - निजी स्वास्थ्य संस्थाहरूको लगत तयार गर्ने र त्यसको प्रतिवेदन तयार गरि तालुक कार्यालयमा पठाउने ।
  - स्थानिय परम्परागत स्वास्थ्यकर्मीहरूको लगत तयार गरी उनीहरूको ज्ञान, सीपलाई अभिलेखिकरण गर्ने ।
  - स्थानिय स्तरमा उपलब्ध हुने जडिवुटीहरूको लगत तयार गरि अभिलेखिकरण गर्ने ।
  - कार्यालयमा प्राप्त कार्यक्रमहरूको सुव्यवस्थित तरिकाले संचालन गर्ने ।
  - जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधी निर्माण एकाईमा औषधी निर्माण सम्बन्धि कामको जिम्मा लिई आवश्यक रेखदेखको व्यवस्था मिलाउने ।
  - केन्द्रमा आउने विरामीहरूको स्वास्थ्य परिक्षण, निदान, प्राथमिक उपचार गर्ने ।
  - योगसम्बन्धि कार्यक्रम संचालन गर्न सहयोग गर्ने/गराउने ।



गण्डकी प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
प्रादेशिक स्वास्थ्य निर्देशनालय  
प्रदेश आयुर्वेद चिकित्सालय, वेनी, म्याग्दी

पत्र सं: ०८१/०८२

फोन नं: ०६९-५२०२७३

- आवश्यकतानुसार स्वास्थ्य सम्बन्धि सभा, गोष्ठी तथा सेमिनारमा सहभागी हुने । चिकित्सकको निर्देशन अनुसार तथा यस पदलाई निर्दिष्ट गरिएका र अन्य परि आएका काम गर्ने ।

**ड. वैद्य/वरिष्ठ वैद्य/वैद्य निरीक्षक (४/५/६) को कार्य विवरण**

- औषधालय तथा केन्द्रमा आएका विरामीहरूको स्वास्थ्य परिक्षण, निदान, प्राथमिक उपचार गर्ने ।
- कार्यालयको प्राविधिक तर्फको काम गर्नमा कविराज, कविराज निरीक्षक तथा वरिष्ठ कविराज निरीक्षकलाई सहयोग गर्ने ।
- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयमा भएका औषधीहरूको राम्रो लेवल गरी उचित तवरले व्यवस्थित गरी स्टोर गर्ने ।
- स्थानीय श्रोत र साधनबाट निर्माण गर्न सकिने औषधी निर्माण गर्नमा सहयोग पुर्याउने
- उपचारार्थ आएका तथा उपचार सेवा पुर्याइएका विरामीहरूको साथै अन्य अभिलेख, तथ्यांक तथा विवरणहरू आवधिक रूपमा भरी माथिल्लो निकायमा समयमामै पठाउन सहयोग गर्ने ।
- कार्यालय परिसरमा जडिवुटी उद्यान लगाउन सहयोग गर्ने ।
- विरामीहरूको प्राथमिक उपचार तथा चिकित्सक/स्वास्थ्यकर्मीबाट निर्दिष्ट औषधी वितरण गर्ने ।
- आवश्यकतानुसार स्वास्थ्य सम्बन्धि सभा, गोष्ठी तथा सेमिनारमा सहभागी हुने ।
- स्टोरको व्यवस्थापन गर्ने, औषधी तथा अन्य सामग्रीहरूको नियमानुसार भण्डारण गरि माग अनुसार निकासी गरि
- मासिक रूपमा खर्च भएर जाने सामानहरूको खर्च र मौज्जातको विवरण तयार गर्ने ।
- खर्च भएर नजाने (जिन्सी) सामानहरूको अद्यावधिक विवरण तयार गर्ने र तालुक कार्यालयमा प्रतिवेदन पठाउने ।
- आयुर्वेद चिकित्सक तथा कविराजको निर्देशन अनुसारको कार्य गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका र अन्य परि आएका काम गर्ने ।
- निर्माण गरिने औषधीहरूको राम्रो लेवल गरी व्यवस्थित गर्ने ।
- चूर्ण औषधी निर्माणमा सहयोग गर्ने ।
- पूर्वकर्म, पञ्चकर्म, क्षारसुत्र एवं योग लगायत विस्तारित सेवा प्रवाहमा आवश्यक सहयोग गर्ने ।
- कार्यालयले संचालन गर्ने सम्पूर्ण कार्यक्रममा सहयोग गर्ने ।

**च. सह-लेखापालको कार्य विवरण**

- कार्यालयको आर्थिक कार्य संचालन जस्तै: निकासी, बजेट माग, आर्थिक श्रेस्ता तथा खर्चको श्रेस्ता मिलाई राख्ने ।
- प्रत्येक महिनाको अन्त्यमा खर्चको मास्केवारी सहितको प्रतिवेदन तालुक कार्यालयमा पठाउने ।
- आन्तरिक एवं अन्तिम लेखापरिक्षणबाट वेरुजु लगत खडा गर्ने, सम्परिक्षण गर्ने, सुपरिवेक्षण भई आएका वेरुजुहरूको लगत कट्टा गरि वेरुजु अद्यावधिक गर्ने ।
- कार्यालयको जिन्सी लेखा दुरुस्त राख्ने ।
- प्रसाशन सम्बन्धी पत्रचार गर्ने कार्यमा सहयोग गर्ने ।
- कार्यालयमा प्राप्त पत्रहरूको दर्ता चलानी गर्ने ।
- आयुर्वेद चिकित्सकको प्रत्यक्ष निर्देशन तथा नियन्त्रणमा रही कार्य गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका र परिआएका अन्य कार्यहरू गर्ने ।

**छ. ल्याव टेक्सिसियनको कार्य विवरण**

- प्रयोगशाला परीक्षण (ब्लड, युरिन, स्टुल, स्पुटम, स्वाव, कल्चर आदी) कार्य गर्ने ।
- परिक्षण गरिएका सेवाग्राहीको लगत तयार गर्ने तथा मासिक रूपमा प्रतिवेदन तयार गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका र परिआएका अन्य कार्यहरू गर्ने ।



गण्डकी प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
प्रादेशिक स्वास्थ्य निर्देशनालय  
प्रदेश आयुर्वेद चिकित्सालय, वेनी, म्याग्दी

पत्र सं: ०८१/०८२

फोन नं: ०६९-५२०२७३

- ज. पञ्चकर्म सहायकको कार्य विवरण
- स्नेहन, स्वेदन, शिरोधारा, कटिवस्ति, ग्रीवा वस्ति, जानु वस्ति, योनि प्रक्षालन, योनि पिचु, नस्य, धुपन, मात्रा वस्ति चिकित्सकको प्रत्यक्ष निगरानीमा रहि सम्पन्न गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका र परिआएका अन्य कार्यहरू गर्ने ।

झ. कार्यालय सहयोगी (औषधी कुटुवा) को कार्य विवरण

- औषधोपयोगी विरुवाहरूको संकलन गरि उचित मौसममा औषधालय परिसरमा लगाउने ।
- स्थानियरूपमा उपलब्ध जडिवुटीहरूबाट सामान्य औषधीहरू प्राविधिकको रेखदेखमा निर्माण गर्ने ।
- संकलित जडिवुटीहरूको उचित संरक्षणको व्यवस्था मिलाउने ।
- प्राविधिकको रेखदेखमा औषधी निर्माण गर्ने
- निर्मित औषधीहरूको सुरक्षाको लागि प्याकिड गर्ने कार्य गर्ने
- निर्मित औषधीहरूको नाम उल्लेख गरि लेबलिङ गर्ने
- कार्यालयको औषधोद्यानको सरसफाई नियमित गर्ने
- आफु भन्दा माथिका कर्मचारीले लिए अरहाएको कार्य गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका र परिआएका अन्य कार्यहरू गर्ने ।
- कार्यालय परिसरमा उपलब्ध हरित एबम सुस्क जडिवुटीहरूको उचित भण्डारण गर्ने

ञ. कार्यालय सहयोगी (श्रेणीविहिन) को कार्य विवरण

- निर्धारित समयमा उपस्थित भई कार्यालय खोल्ने तथा सफा गर्ने ।
- हुलाक तथा अन्य कार्यालयहरूमा पत्र बुझाउने कार्य गर्ने ।
- निर्धारित समयमा कार्यालयको कोठा खोल्ने, बन्द गर्ने तथा कार्यालयका विभिन्न भौतिक सामग्रीहरूको सुरक्षा तथा रेखदेख गर्ने ।
- कार्यालयको सम्पूर्ण सामानहरूको सुरक्षार्थ आवश्यकतानुसार दिवा तथा रान्नी ड्युटी गर्ने ।
- जडिवुटी संकलनमा सहयोग गर्ने ।
- औषधी वितरणमा सहयोग गर्ने ।
- आफु भन्दा माथिका कर्मचारीले लिए अरहाएको कार्य गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका र परिआएका अन्य कार्यहरू गर्ने ।

§= कार्यालय बाट प्रदान गरिने सेवा :

- विरामी परिक्षण तथा निशुल्क: औषधी वितरण
- जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम
- स्वस्थ जीवन कार्यक्रम
- स्तनपाई आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण
- पुर्वकर्म अन्तर्गत स्नेहन ,स्वेदन तथा पंचकर्म अन्तर्गत जानु वस्ती, कटि वस्ती , स्वेदन .नस्य आदि
- योग स्वास्थ्य परामर्स ,दिनचर्या ,ऋतुचर्या ,स्थानीय स्तरमा उपलब्ध जडिवुटीहरूको पहिचान,संरक्षण तथा प्रयोगबारे जानकारी



गण्डकी प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
प्रादेशिक स्वास्थ्य निर्देशनालय  
प्रदेश आयुर्वेद चिकित्सालय, वेनी, म्याग्दी

पत्र सं: ०८१/०८२

फोन नं: ०६९-५२०२७३

➤ प्रयोगशाला परिक्षण

५. सेवा प्रदान गर्न लाग्ने शुल्क र अवधि : एन् कानुनमा तोकिए बाहेक सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि नियमानुसार

क्र.सं	उपलब्ध सेवा सुविधा	कोठा नं	कोठाको नाम	सेवा ग्राहीले पुर्याउनुपर्ने प्रमाण र प्रक्रिया	लाग्ने शुल्क	लाग्ने समय	जिम्मेवार शाखा तथा कर्मचारी	गुनासो सुन्ने अधिकारी	केफियत
१.	विरामीको नाम दर्ता	३	सोघपुष्प/ नाम दर्ता	विहान १०:०० बजे देखि ३:०० बजे सम्म शक्रमबार १०:०० देखि ३:०० बजे सम्म	नियमानुसारको शुल्क लाग्ने	तुरुन्त	सम्बन्धीत शाखा/ कर्मचारी	कार्यालय प्रमुख	
२.	स्वास्थ्य परिक्षण/ उपचार/परामर्श सेवा	१, २	चरक	नामदर्ता गरी स्वास्थ्य परिक्षण (OPD) शाखामा सम्पर्क गर्ने	नि: शुल्क	तुरुन्त	आयुर्वेद चिकित्सक/ स्वास्थ्यकर्मी	कार्यालय प्रमुख	
३.	प्रयोगशाला सेवा	३	प्रयोगशाला	विहान १०:०० बजे देखि ३:०० बजे सम्म शक्रमबार १०:०० देखि ३:०० बजे सम्म	नियमानुसारको शुल्क लाग्ने		प्राविधिक कर्मचारी	कार्यालय प्रमुख	
४.	पञ्चकर्म / पूर्वकर्म सेवा	४	पञ्चकर्म	स्वास्थ्य परिक्षण पुर्जा सहित पञ्चकर्म शाखामा सम्पर्क गर्ने	नियमानुसारको शुल्क लाग्ने	तुरुन्त	पञ्चकर्म शाखाका कर्मचारी	कार्यालय प्रमुख	
५.	शल्य चिकित्सा सेवा	५	सुश्रुत	स्वास्थ्य परिक्षण पुर्जा सहित शल्य चिकित्सा शाखामा सम्पर्क गर्ने	नियमानुसारको शुल्क लाग्ने	तुरुन्त	शल्य कर्म शाखाका चिकित्सक/ प्राविधिक कर्मचारी	कार्यालय प्रमुख	
६.	औषधी वितरण सेवा	६	वाग्मट	स्वास्थ्य परिक्षण पुर्जा सहित औषधी वितरण शाखामा सम्पर्क गर्ने	नि:शुल्क	तुरुन्त	सम्बन्धीत शाखाका कर्मचारी	कार्यालय प्रमुख	
७.	स्तनपायी आमा लाई स्तन्यबर्द्धक औषधी वितरण/ परामर्श सेवा	२, ६	चरक वाग्मट	जन्मदर्ता प्रमाण पत्र/सोप कार्डको आधारमा चिकित्सक/स्वास्थ्यकर्मीको सिफारिस अनुसार	नि:शुल्क	तुरुन्त	औषधी वितरण शाखा/ स्वास्थ्यकर्मी	कार्यालय प्रमुख	
८.	ज्येष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन सेवा	२, ६	चरक वाग्मट	ज्येष्ठ नागरिक खुल्ने परियोजना आधारमा चिकित्सक/स्वास्थ्यकर्मीको सिफारिस अनुसार	नि:शुल्क	तुरुन्त	प्राविधिक कर्मचारी	कार्यालय प्रमुख	
९.	योग सेवा	७	पतञ्जली	दैनिक विहान ५:१५ बजे देखि	नि: शुल्क	तुरुन्त	प्राविधिक कर्मचारी	कार्यालय प्रमुख	



गण्डकी प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
प्रादेशिक स्वास्थ्य निर्देशनालय  
प्रदेश आयुर्वेद चिकित्सालय, वेनी, म्याग्दी

पत्र सं: ०८१/०८२

फोन नं: ०६९-५२०२७३

६. निर्णय गर्ने प्रक्रिया र अधिकार : यस कार्यालयका कार्यालय प्रमुख

७. निर्णय उपर उजुरी सुन्ने अधिकारी : कार्यालय प्रमुख

८. सम्पादन गर्नुपर्ने / गरिएका कामको विवरण : M  
समनिकरण बजेट अन्तर्गत

क्र.स	कार्यक्रमको नाम	कार्यक्रम गरिएको मिति/ समय	कार्यक्रम गरिएको स्थान
१	कार्यालयमा आउने विरामीहरुको परिक्षण , आवश्यक परामर्श एवम् निशुल्क औषधी वितरण	कार्यालय समय	जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र
२	पंचकर्म (पुर्वकर्म) , क्षारसुत्र , स्वस्थ जीवनशैली , जेष्ठनागरिक , आधारभूत औषधी खरिद , कार्यक्रम संचालनार्थ निर्धारित बजेट अनुसार औषधी तथा सामग्री खरिद	कार्यालय समयमा	जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र
३.	भान्सा सुधार आरोग्यको आधार अभियान र स्वस्थ जीवनशैली कार्यक्रम	पहिलो २०८१ असोज १७ गते	मालिका गा.पा. वडा नम्बर ६ दरवाड
४	धनवन्तरी जयन्ती	२०८१ कार्तिक १४	जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी
५	राष्ट्रिय योग दिवस	२०८१ माघ १ गते	जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दी
६	भान्सा सुधार आरोग्यको आधार अभियान र स्वस्थ जीवनशैली कार्यक्रम	दोस्रो कार्यक्रम २०८१ चैत्र ७ गते	रघुगङ्गा गा.पा. वडा नम्बर ३ भगवति

### सशर्त बजेट अन्तर्गत सम्पन्न भएका कार्यक्रमहरू

- पंचकर्म पुर्वकर्म: करार सेवामा कर्मचारी भर्ना गरी कार्यक्रम संचालन भइरहेको छ।
- नागरिक आरोग्य सेवा कार्यक्रम सञ्चालन: करार सेवामा कर्मचारी भर्ना गरी कार्यक्रम भइरहेको छ।
- स्तनपायी आमाहरुलाई दुग्धवर्धक औषधी वितरण कार्यक्रम संचालन भइरहेको छ।
- प्रयोगशाला संचालन कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको छ।
- अत्यावश्यक आयुर्वेद औषधी खरिद



गण्डकी प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
प्रादेशिक स्वास्थ्य निर्देशनालय  
प्रदेश आयुर्वेद चिकित्सालय, वेनी, म्याग्दी

पत्र सं: ०८१/०८२

फोन नं: ०६९-५२०२७३

९. गुनासो सुन्ने अधिकारी तथा सूचना अधिकारीको नाम, पद:

नाम थर	पद	जिम्मेवारी	सम्पर्क न	कैफियत
डा.कमलराज अधिकारी	आयुर्वेद चिकित्सक	कार्यालय प्रमुख गुनासो सुन्ने अधिकारी	९८५७६२०२७३	
श्री दामोदर शर्मा	कविराज निरीक्षक	सूचना अधिकारी	९८५७६२२२७३	

१) एन नियम, विनियम वा निर्देशिकाको सुची:

- आयुर्वेद चिकित्सा परिषद् एन् २०४५
- आयुर्वेद स्वास्थ्य नीति, २०५२
- नेपाल स्वास्थ्य सेवा एन्, २०५५
- नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५
- स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति, मापदण्ड सम्बन्धि निर्देशिका २०७०
- आयुर्वेद सेवा कार्यक्रम संचालन निर्देशिका २०७१
- वार्षिक रुपमा प्राप्त हुने आयुर्वेद सेवा संचालन मार्गदर्शन

११. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अध्यावधिक विवरण (२०८१ चैत्र महिनासम्मको)

बजेट उपशीर्षक	खुद बजेट			खर्च रकम			खर्च प्रतिशत		
	चालु	पूँजीगत	जम्मा	चालु	पूँजीगत	जम्मा	चालु	पूँजीगत	जम्मा
प्रदेश समानिकरण	10,660,000	1,000,000	11,660,000	5,874,709	499,165	6,373,874	55	50	55
संघ सशर्त अनुदान	2,697,000	-	2,697,000	1,932,570	-	1,932,570	72	-	72
कुल जम्मा	13,357,000	1,000,000	14,357,000.00	7,807,279	499,165	8,306,444	58	50	58

१२. सार्वजनिक निकायको वेबसाइटको विवरण : <https://dahcmyagdi.gandaki.gov.np>

१३. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सूचना उपलब्ध गराएको विवरण : माग नभएको